



आ.व. ०७६/७७ को प्रथम त्रैमासिकसम्मको वित्तीय परिणाम

वासलात				
		लेखा परीक्षण नभएको	लेखा परीक्षण नभएको	लेखा परीक्षण भएको
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१.	श्रोत (१.१ देखि १.५ सम्म)	८०,९४४,९१७,९५३	७३,७३७,०३९,४९५	६२,८६४,३२२,८८३
१.१	चुक्ता पूँजी	५,४९६,१६०,८१०	५,४९६,१६०,८१०	४,३९६,९२८,६४८
१.२	जगेडा तथा कोष	२,६४१,२०९,०६२	२,४३६,७७६,७६५	३,६५९,८१४,३२६
१.३	जीवन बीमा कोष	७२,३३३,०९५,९९६	६५,३६७,४००,०४२	५४,४३६,४७३,७९६
१.४	महाविपत्ती कोष जगेडा	४७४,४५२,०८५	४३६,७०१,८७८	३७१,१०६,११३
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	८०,९४४,९१७,९५३	७३,७३७,०३९,४९५	६२,८६४,३२२,८८३
२.१	स्थिर सम्पत्ति (खुद)	३३६,१०३,३३९	३०७,६११,३५२	३०४,६७०,९५७
२.२	दीर्घकालिन लगानी तथा कर्जा	४०,६७७,३२७,५१८	४१,२३२,१३२,९७१	३८,२६२,०९४,६८०
२.३	बीमालेखको धितोमा कर्जा	१४,६६२,८०१,३४९	११,८८९,८२९,९८३	९,४६१,४१८,५४८
२.४	खुद चालु सम्पत्ति (३-४)	२५,२६८,४०७,५९५	२०,३०७,२०९,३२१	१४,८३६,१९९,५०९
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	१९८,१५२	२५५,८६९	१,९३९,१९०
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
खुद चालु सम्पत्तिको विवरण				
३	चालु सम्पत्ति कर्जा तथा पेशकीहरू (३.१ देखि ३.३ सम्म)	२८,२९०,६४३,४६९	२४,९५३,७८८,७७०	१७,५५७,२६६,७५५
३.१	नगद तथा बैंक मौज्दात	४८९,२७३,७६४	१,९७२,७२१,५६२	८७,८५०,२०५
३.२	अत्यकालिन लगानी तथा कर्जा	२२,२०२,८२४,४९४	१८,२२८,५२६,५३५	१३,३४७,१५७,८०३
३.३	अन्य सम्पत्ति	५,५९८,५४५,२१२	४,७५२,५४०,६७३	४,१२२,२५८,७०७
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	३,०२२,२३५,८७४	४,६४६,५७९,४४९	२,७२३,०६७,२०७
४.१	चालु दायित्व	९७५,०५७,३९५	२,७५७,०५७,०२५	६३४,७४३,२८५
४.२	असमाप्त जोखिम बापत व्यवस्था	११५,४९२,४६९	१९१,०१०,०११	१९१,०१०,०११
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,३०२,६५३,२५५	१,१५६,५८५,७६४	१,३१६,४९६,४७८
४.४	अन्य व्यवस्था	६२९,०३२,७५५	५४१,९२६,६४९	५८०,८१७,४३३
नाफा-नोक्सान हिसाब				
१	आम्दानी (१.१ देखि १.५ सम्म)	३९२,२७१,२२६	८७४,५८३,९२४	२७४,७८३,२४२
१.१	आय व्यय हिसाबबाट सारेको	१८८,०२२,८७९	५६,५३६,०३४	६०,२८४,१९९
१.२	जीवन बीमा कोषबाट सारेको*	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	२०४,२४२,३४७	७५०,७२२,१०१	१८७,११७,७६५
१.४	व्यवस्था फिर्ता	-	६७,३२२,७८९	२७,३८१,२७८
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्था तथा खर्चहरू (२.१ देखि २.८)	१८७,८३८,९२८	३५१,३२४,७९५	७०,६१३,०८१
२.१	व्यवस्थापन खर्च	२०,८६९,२०६	२२४,५००,७७७	१६,७४२,६२१
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्च	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	११२,७९८,१७४	-	-
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	२५,८५७,८२८	६५,००८,३१५	२५,८००,८७२
२.७	आयकर	२८,३१३,७२१	६१,८१५,७०४	२८,०६९,५८७
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
	खुद नाफा/नोक्सान (१-२)	२०४,४३२,२९७	५२३,२५९,१२९	२०४,१७०,१६१

*कम्पनीको बीमाक्षीय मूल्याङ्कन पश्चात् प्राप्त हुने मुनाफा गणना गरिएको छैन ।

एकीकृत आय-व्यय हिसाब				
१	आय (१.१ देखि १.७ सम्म)	११,१२२,५१९,६०४	३०,५४१,७७१,५५१	८,६३०,९६९,७४७
१.१	बीमाशुल्क (खुद)	७,८१८,३९३,१३७	२२,८२५,०३०,५१७	५,४३२,८९४,६७५
१.२	पुनर्बीमा कमिशन आय	१३,२००,०००	२३,४०८,१४८	५,०००,०००
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	१,४०६,५८८,६९८	४,४८५,८०९,९४५	१,०४२,५१९,०२७
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	३८६,४२१,१३३	१,०८८,४७४,३३७	२५३,७१८,९५२
१.५	अन्य प्रत्यक्ष आय	४७,४०३,३१९	२६९,९४१,४२४	४८,९४४,६१६
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,१५६,६८५,७६४	१,५५५,१७५,६२८	१,५५९,९४४,१२८
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	२९३,९३१,५५२	२९३,९३१,५५२	२८७,९४८,३४९
२	व्यय (२.१ देखि २.१० सम्म)	४,४३०,६२२,६९५	१४,७१४,६३१,७६०	५,०७१,५१७,८६६
२.१	दावी भुक्तानी (खुद)	१,६७२,५९५,०१३	७,९९१,६६९,४४८	२,५२९,२८३,५९७
२.२	अभिकर्ता कमिशन	८७९,९७२,६०४	२,८१९,०८६,६३५	६१०,७८०,४३९
२.३	स्वास्थ्य परीक्षण शुल्क	३,८७६,७२५	१४,८६७,७९०	२,३६६,९२१
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	७७,७८७,४१७	२२८,२५०,३०५	५४,३२८,९४७
२.६	अन्य प्रत्यक्ष खर्च	६७८,७२०	३,०५३,३०६	६३६,५२०
२.७	व्यवस्थापन खर्च	१८९,६६८,६२९	२,०२०,५०६,९९३	१५०,६८३,५८७
२.८	आयकर	१८७,९९७,८६४	२८९,६०१,४०८	१४६,९३१,३६७
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था *	१,३०२,६५३,२५५	१,१५६,५८५,७६४	१,३१६,४९६,४७८
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	११५,४९२,४६९	१९१,०१०,०११	१९१,०१०,०११
३	बचत (१-२)	६,६९१,८९६,९०९	१५,८२७,१३९,७९१	३,५५९,४५१,८८१
३.१	जीवन बीमा कोषमा सारेको	६,५०३,८६८,०३०	१५,७७०,६०३,७५७	३,४९९,१६७,६८२
३.२	नाफा नोक्सान हिसाबमा सारेको	१८८,०२८,८७९	५६,५३६,०३४	६०,२८४,१९९

* भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था अन्तर्गत समर्पण मूल्य (Maturity Payment), आंशिक अवधि समप्ती दावी (Partial Maturity Payment) र मृत्यु दावी (Death Claim Payment) पर्दछ। उल्लेखित रकम मध्ये रु. १०.३६ करोड मृत्यु दावी (Death Claim Payment) बापत व्यवस्था गरिएको छ।

अन्य विवरण				
१.	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (हाल सम्म)	९९,६२२,६०४	९१,६७१,०३६	७४,०४०,१७३
	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (यस आ.व.)	७,९२८,७३९	२३,११५,३२०	५,४८४,४५७
२.	कुल कायम रहेको बीमालेखको संख्या	१,२३९,२४८	१,२८०,६३६	१,१८१,१८३
३.	घोषित मुनाफा (बोनस) को दर (७४- ७५ सम्मको)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७५-७६ देखि हालसम्म)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (रु.हजारमा)	१,८१६,६६३	७,५९३,०८०	२,३५४,८३६
६.	कुल दावी भुक्तानी संख्यामा	११,१६५	४९,६९७	१४,३३४
७.	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)	१,३०२,६५३	१,१५६,५८६	१,३१६,४९६

ट्रष्टव्यः १) कम्पनीको माथि उल्लेखित असमाप्त जोखिम बापतको व्यवस्था बीमाक्षीय मूल्याङ्कन पश्चात् परिवर्तन हुन सक्ने छ।

२) वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरू लेखा परीक्षण तथा नियमक निकायको निर्देशन पश्चात् हेरफेर हुन सक्ने छ।

आ.व. २०७६/०७७ को प्रथम त्रैमासिक प्रतिवेदन

(धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ को प्रयोजनका लागि)

१) वित्तीय विवरणः

क) प्रथम त्रैमासिक अवधिको वासलात, आयव्यय हिसाब तथा नाफा नोक्सान हिसाब सम्बन्धी मिति २०७६/०७/२७ गतेको कारोबार दैनिक पत्रिकामा प्रकाशित गरिएको छ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

बीमाक्षीय मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा जोडदा वित्तीय अनुपातहरू फरक पर्न सक्छ।

*प्रति शेयर आम्दानी : १.४८८	प्रति शेयर नेटवर्थ : १५६.६८	पि.ई. अनुपात : ५२.१६	प्रति शेयर कुल सम्पत्तिको मूल्य : १.५२८	औसत प्रतिफल दर : १०.३८
-----------------------------	-----------------------------	----------------------	---	------------------------


* प्रति शेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको छ।

किम्पनीले आ.व.२०७६/७७ को प्रथम त्रैमासिक अवधि सम्ममा रु. २०.४४ करोड मुनाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष सोहि अवधिमा रु. २०.४१ करोड मुनाफा आर्जन भएको थियो। शेयर बजारमा आएको गिरावटले गर्दा कम्पनीले शेयर लगानीमा रु. ११.२७ करोडको नोक्सानीको व्यवस्था गरेकोले गत वर्ष सोहि अवधिमा भएको मुनाफाको दाँजोमा यस समिक्षा वर्षको मुनाफामा ०.१३ प्रतिशतले मात्र बृद्धि भएको छ। सो वित्तीय विवरणमा आय व्यय हिसाबबाट रु. ६५०.३८ करोड जीवन बीमाकोषमा सारी कुल जीवन बीमाकोष रु. ७.२३३.३१ करोड भएको छ।

२) व्यवस्थापकिय विश्लेषणः

क) कम्पनीको प्रथम त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. ७९.२.८७ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. ५४.८.४५ करोडको तुलनामा ४४.५७ प्रतिशतले बृद्धि भएको हो। आकर्षित प्रतिफल, समायानुकुल बजार प्रवर्द्धन रणनीति, बढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनीले उच्च बजारहिस्सा ओगट्दै आएको छ। कम्पनीले यस प्रथम त्रैमासिक अवधिसम्ममा कुल रु. १.८१.८७ करोड दावी भुक्तानी गरेको छ। कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरूको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ। कम्पनीले प्रथम त्रैमासिक अवधिसम्ममा रु. ७७.५४ अर्ब भरपर्दो एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ, जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. ६१.०७ अर्ब मा २६.९७ प्रतिशतको बृद्धि हो। कम्पनीले बीमा समितिको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै आएको छ। बढ्दो बीमाशुल्क आर्जन र सुरक्षित लगानि बृद्धिले कम्पनीको वित्तीय क्षमता सुदृढ बनाएको छ।

कम्पनीको यस त्रैमासिक अवधि सम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको बरिकरण यस अनुसार छ।



(* बीमाक्षीय मूल्याङ्कन हुन बाकी)

ख) कम्पनीले विद्यमान प्रतिस्पर्धात्मक अवस्थामा समायानुकुल व्यवसायिक योजना र रणनीति अवलम्बन गर्दै आएको छ, फलस्वरूप, कम्पनीको व्यवसायिक विस्तारमा तीव्रता तथा बीमितहरूलाई उच्च स्तरीय सेवा दिन लक्ष्य अनुरूप उपलब्धी हासिल गर्दै गएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ।

ग) विगतको असमर्थता कम्पनीको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि देखिएको छैन।

३) कानूनी कारवाही सम्बन्धी विवरण : नभएको।

४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषणः

क) समिक्षा अवधिमा भएको कम्पनीको शेयर कारोबार वास्तविक र यथार्थपरक रहेको पाएका छौं।

ख) त्रैमासिक अवधिको शेयर कारोबारको विवरण निम्न बमोजिम रहेको छ।

अधिकतम मूल्य : रु. ९००	न्यूनतम मूल्य : रु. ७५१	अन्तिम मूल्य : रु. ७७६	कारोबार संख्या : ८,०४,२५२ किता	कारोबार दिन : ६३ दिन
------------------------	-------------------------	------------------------	--------------------------------	----------------------

५) समस्या र चुनौती: मुलुकमा जीवन बीमा व्यवसाय प्रति सकारात्मक भावनाको विकास भइरहेकोले जीवन बीमालाई सामाजिक सुरक्षा तथा अनुसाशित बचतको माध्यमको रुपमा स्थापित गर्न बीमा जागरण अभियानलाई थप ससक्त बनाउन जरुरी छ। दीर्घकालिन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरूमा मात्र लगानी एकीकृत भइरहने हुँदा केन्द्रित जोखिमको अवस्था रहेको छ। यसै गरी दक्ष जनशक्तिको अभावले केही चुनौतीहरू थपिएका छन्। कम्पनीले समायानुकुल व्यवसायिक रणनीतिको कार्यान्वयनद्वारा चुनौतीहरूलाई अवसरमा परिणत गर्दै जानेमा विश्वास लिएको छ।

६) स्थायगत सुशासन: कम्पनीले पारदर्शिता तथा जवाफदेहितालाई बमोजिम प्रार्थमिकतामा राख्दै आएको छ। कम्पनीको अन्तर्नाइत कारोबार प्रणालीले आन्तरिक नियन्त्रण प्रणाली चर्स्त राख्न सहयोग पुऱ्याएको छ। कम्पनीले आफ्नो हिसाब किताब सर्वमान्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै कम्पनीको कारोबारहरूलाई समयमै लेखा परीक्षण गर्दै आएको छ। कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परीक्षकको रुपमा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गरी प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरी छलफल पश्चात बीमा समितिमा पठाउने गरिएको छ। कम्पनीले बीमा समितिद्वारा जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिमका प्रावधानहरू कार्यान्वयन गर्दै स्थायगत सुशासन कायम गर्ने तर्फ व्यवस्थापन दृढ रहेको छ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषणः आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोष गर्दछु कि मैले जानि बुझिसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन।

विवेक भ्ना
प्रमुख कार्यकारी अधिकृत

